



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७२।१०।१९

प्रेस विज्ञप्ति ।

श्री प्रधान सम्पादकज्यू/ सम्पादकज्यू,

मिति २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पबाट पीडितहरूको नाममा संकलन तथा खरिद भएको राहत सामग्रीहरूको सदुपयोग सम्बन्धमा सत्य तथ्य पत्ता लगाई आम नागरिकको जानकारीमा ल्याउने आयोगको प्रतिवद्धता अनुरूप आयोगले मिति २०७२।८।१३ गते पत्रकार सम्मेलन मार्फत यथार्थ विवरण सहितको विस्तृत प्रतिवेदन सार्वजनिक गरेको सर्वविदितै छ। प्रतिवेदनले उजागर गरेको अनियमितता/भ्रष्टाचार हुन सक्ने विषयहरू मध्ये केही विषयहरूमा आयोगले तत्काल छानवीन कार्य अघि बढाउने निर्णय गरे अनुसार जिल्ला विकास समितिको कार्यालय, काठमाण्डौंले विनासकारी भूकम्पबाट घरबारविहीन भई अस्थायी आश्रयस्थलको खोजीमा रहेका भूकम्प पीडितहरूको लागि वितरण गर्न भनी खरिद गरेको त्रिपाल सम्बन्धमा श्रोत सम्म पुगी अनुसन्धान हुँदा बढी गुणस्तर, परिमाण र साईज उल्लेख गरी कम गुणस्तर, परिमाण र साईजको त्रिपाल खरिद गरी वितरण गरेको बैज्ञानिक परीक्षण समेतबाट प्रमाणित भएको, त्रिपाल आपूर्ति गर्ने सप्लायर्सहरूसँग त्रिपाल खरिद नगरी विभिन्न एजेण्टहरूसँग मिलोमतो गरी निजहरू मार्फत खरिद गरेको, त्रिपाल तथा राहतजन्य सामग्रीहरूको आयातमा नेपाल सरकारले घोषणा गरेको भंसार छुट सुविधामा आपूर्ति भएका त्रिपालहरूको भंसार शुल्क दाखिला गरी आयात गरेका त्रिपालको भन्दा पनि चर्को मूल्य (प्रति वर्ग फिट रु. १२) कायम गरी खरिद गरेको, भारतबाट रु.३,२८,०१६।-मा आयात भएको त्रिपाललाई मूल्य रु.४३,७९,७४५।६ कायम गरी गराई खरिद-बिक्री समेत भएको देखिन आयो। यसरी उल्लेखित त्रिपाल खरिद कार्य प्रतिस्पर्धा, मितव्ययता तथा आर्थिक पारदर्शिताको सिद्धान्त विपरित मिलोमतोमा गैर कानूनी आर्थिक लाभ र कमिशन लिने वदनियतले गरेको र सोबाट नेपाल सरकारलाई रु.३५,०६,६२६।७६ हानी नोक्शानी पुगेको अनुसन्धानबाट खुल्न आएकोले विपद् र यसले निम्त्याएको संकटको अवस्थामा समेत वदनियत राखी गैरकानूनी लाभ लिने कार्य गर्ने निम्न बमोजिमका सरकारी कर्मचारी तथा व्यवसायीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) (ख) (ग) र (ज) र सोही ऐनको दफा ८(४) अनुसारको कसूर अपराधमा कारबाही र सजाय माग दाबी लिइ आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

साथै, आम नागरिकको सरोकार र हितसँग जोडिएको भूकम्प पीडितहरूको राहत सम्बन्धमा भए गरेका अनियमितता/भ्रष्टाचारका अन्य उजुरीहरूलाई पनि तदारुकताका साथ अनुसन्धान कार्य अघि बढाईएको र यस बारेमा तथ्यपूर्ण सूचना उपलब्ध गराउन सबैमा पूनः अनुरोध गरिएको छ ।

क्र.सं.	पद	नाम, थर	कार्यालय	विगो रकम
१.	स्थानीय विकास अधिकारी	तिर्थराज भट्टराई	जिल्ला विकास समितिको कार्यालय, काठमाण्डौं ।	रु. ३५,०६,६२६ ।७६
२.	लेखा अधिकृत	याम नारायण शर्मा	जिल्ला विकास समितिको कार्यालय, काठमाण्डौं ।	रु. ३५,०६,६२६ ।७६
३.	स्टोर किपर	चिरंजीवी खड्का	जिल्ला विकास समितिको कार्यालय, काठमाण्डौं ।	रु. ३५,०६,६२६ ।७६
४.	सप्लायर्स (सञ्चालक)	मिथिलेश्वर तिवारी	न्यू पशुपति ट्रेड एण्ड सप्लायर्स	रु. २२,३४,६६९ ।७६
५.	सप्लायर्स (सञ्चालक)	झम्क प्रसाद गौतम	दिपेश इन्टरप्राइजेज	रु. ८,९३,२७७ ।-
६.	सप्लायर्स (सञ्चालक)	होम प्रसाद गौतम	सेविका इन्टरप्राइजेज	रु. ३,७८,६८० ।-



FIGHT AGAINST CORRUPTION



(कृष्णहरि पुष्कर)
सहसचिव एवं प्रवक्ता